

FORWARD Community Microfinance Bittiya Sanstha Limited

Duhabi-3, Sunsari

Phone: 025-540018; Fax: 025-541483; email: info@forwardmfbank.com.np

Unaudited Financial Results (Quarterly)

As at 2ndQuarter (29/09/2076) of the Fiscal Year 2076/2077

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	12780802.49	11858539.65	9803897.25
1.1	Paid-up Capital	500415.40	377672.00	300165.70
1.2	Reserves and Surplus	872801.36	954543.86	882356.11
1.3	Debenture and Bond			
1.4	Borrowings	5743955.10	5266278.73	4310941.32
1.5	Deposits (a+b)	5180797.28	4870364.11	3616754.82
	a. Domestic Currency	5180797.28	4870364.11	3616754.82
1.6	Income Tax Liabilities	217526.63	169712.93	3692.61
1.7	Other Liabilities	265306.71	219968.02	689986.69
2	Total Assets (2.1 to 2.7)	12780802.49	11858539.65	9803897.25
2.1	Cash & Bank Balance	347220.10	587478.18	305098.53
2.2	Money at call and short Notice	1206442.44	875441.80	510876.30
2.3	Investments	2000.00	2000.00	2000.00
2.4	Loans & Advances (a+b+c+d+e+f)	10846039.80	10116591.86	8676953.70
0	f. Others	10846039.80	10116591.86	8676953.70
2.5	Fixed Assets	99452.96	97769.62	98234.03
2.6	Non Banking Assets			
2.7	Other Assets	279647.18	179258.18	210734.70
3	Profit and Loss Account			
3.1	Interest income	932024.98	465418.71	722634.40
3.2	Interest Expense	483722.01	243573.70	344161.01
A	Net Interest Income (3.1-3.2)	448302.97	221845.01	378473.39
3.3	Fees Commission and Discount	0.00	0.00	
3.4	Other Operating Income	124329.44	38190.77	76298.86
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	572632.40	260035.79	454772.25
3.6	Staff Expenses	158801.84	89216.23	131891.43
3.7	Other Operating Expenses	38710.32	20794.61	45031.32
C	Operating profit Before Provision (B-3.6-3.7)	375120.24	150024.94	277849.49
3.8	Provision for Possible Loss	59372.89	18466.41	34072.24
D	Operating profit (C-3.8)	315747.35	131558.54	243777.25
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	97.27	97.27	
E	Profit From Regular Activities (D+3.9+3.10)	315844.62	131655.81	243777.25
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	315844.62	131655.81	243777.25
3.12	Provision For Staff Bonus	28713.15	11968.71	22161.57
3.13	Provision For Tax	86139.44	35906.13	66484.71
G	Net Profit/Loss (F-3.12 -3.13)	200992.03	83780.97	155130.98
4	Ratios			
4.1	Capital Fund to RWA	12.58%	13.10%	13.04%
4.2	Non Performing Loan (NPL) to Total Loan	0.77%	0.92%	0.66%
4.3	Total Loan Loss Provision to total NPL	246.36%	177.46%	245.74%
4.4	Cost of Funds	10.06%	11.05%	9.61%
4.5	CD Ratio (Calculated as per NRB Directives)	213.41%	211.20%	243.86%

Note: 1. The figures are regrouped and rearranged wherever necessary.
2. Figures may change subject to instructions if any from statutory/regulatory authorities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
आ.व. २०७६/७७ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण:

क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धि विवरण : यस वित्तीय संस्थाको दोस्रोत्रैमासिक नाफा-नोक्सान तथा बासलात सम्बन्धि विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पतीको मूल्य	तरलता अनुपात	मुल्य आम्दानी अनुपात
८०.३३	२३४.२५	२५९१.७२	२९.०७%	१५.०४

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तत भएको भए सोको प्रमुख कारण सम्बन्धि विवरण: त्रैमासिक अवधिको यस संस्थाको मौज्दात,आम्दानी र तरलतामा व्यवस्थापनले अनुमान गरे अनुरूप तुलनात्मक रुपमा सन्तोष जनक रहेको छ । अधिल्लो आ व को सोही अवधीको तुलनामा व्याजखर्चमा अपेक्षा भन्दा बढी वृद्धि भएको कारण व्याज आम्दानी कारोबारको तुलनामा बृद्धि हुन सकेको छैन ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: यस संस्थाले ३९ वटा जिल्लामा १४१ वटा शाखाहरु मार्फत २ लाख ५४ हजार ग्राहक सदस्यहरुमाभ आफ्नो गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । थप नयाँ क्षेत्रमा समेत वित्तीय तथा गैह्र वित्तीय सेवा तथा सुविधा उपलब्ध गराउने कुरामा व्यवस्थापन प्रतिवद्ध छ ।

ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धि विश्लेषणात्मक विवरण: विगतको अनुभवका आधारमा ग्राहकहरुमा दिईने सेवासुविधामा सुधारका कारणले वित्तीय संस्थालाई असर पर्न सक्ने कुराहरुको आकलन गरी कुशल कार्य नीति तथा व्यवस्थापन, ग्राहक संरक्षण नीति तथा कोषको व्यवस्थागरेको हुनाले आउदा दिनमा पनि तात्त्विक रुपमा नकारात्मक असर पार्न सक्ने घटना वा अवस्था आउन नदिन आवश्यक नीति, नियमको तर्जुमा गरी अधि बढ्ने नीति लिएको छ ।

३. कानूनी कारवाही सम्बन्धि विवरण: समिक्षा अवधिमा संस्था वा संस्थापक वा संचालकले कुसैको विरुद्धमा मुद्दा दायर गरेको छैन ।

४. वित्तीयसंस्थाको शेयर कारोबार तथा प्रगती विश्लेषण :

(क) धितोपत्र बजारमा भएको यस वित्तीय संस्थाको शेयरको कारोबारमा हुने उतार चढाव खुल्ला बजारको सिद्धान्त अनुरूप हुने गरेको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मुल्य, कारोबार भएको दिन र कारोबार संख्या

अधिकतम मूल्य	न्युनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
१,४००	१,०८०	१,२०८	५९	१७९२

५. समस्या तथा चुनौती :अस्थिर आर्थिक अवस्था, प्राकृतिक प्रकोप, मुल्य वृद्धि, विद्यमान शान्ति सुरक्षामा देखीएको चुनौतिहरु वित्तीय संस्थाको प्रमुख समस्या तथा चुनौतिको रुपमा रहेको छ ।

६. संस्थागत सुशासन :

नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाको व्यवस्थापन आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्ने, आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, कारोवारलाई चुस्त, छिटो छरितो बनाउन विभिन्न समिति र उपसमितिहरु क्युसिल रही कार्य गरी रहेको छ भने कारोबारमा आकर्षित हुने ऐन कानुन तथा नियमनकारी निकायबाट जारी भएका निर्देशनहरु पालना गरिएको छ ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणा :

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य तथ्य र पूर्ण छन् । लगानीकर्ताहरुलाई सूयुचित निर्णय लिन आवश्यक कुनै विवरण वा सुचना तथा जानकारीहरु लुकाईएको छैन ।